



गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
प्रदेश जनस्वास्थ्य कार्यालय
पुतलीबजार, स्याङ्जा, नेपाल

फोन नं. ०६३-४२४९८८

९८५६०५९२३२

Email: syangjadhoo@gmail.com

Website: https://hosyangja.gandaki.gov.np

पत्र संख्या: २०८२/०८३

चलानी नं. :

मिति : २०८३/०४/०९

आ.व.२०८२/०८३ को वार्षिक प्रतिवेदन

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम आ.व.२०८२/०८३ को वार्षिक यस कार्यालयको सम्पादित कामको विवरण सार्वजनिक गरिएको छ ।

१. स्याङ्जा जिल्लाको संक्षिप्त परिचय :

नेपालको गण्डकी प्रदेश अन्तर्गत पर्ने स्याङ्जा जिल्ला एक पहाडी जिल्ला हो । संघीय संरचना अनुसार स्याङ्जा जिल्लाको स्थानीयतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाई समेटेर ५ वटा नगरपालिकाहरू (पुतलीबजार, भिरकोट, बालिङ्ग, चापाकोट र गल्याङ्ग न.पा.) र ६ वटा गाउँपालिकाहरू (फेदीखोला, आँधीखोला, अर्जुनचौपारी, हरिनास, बिरुवा र कालीगण्डकी गा.पा.) मा विभाजन गरिएको छ ।

२. निकायको स्वरूप र प्रकृति :

नेपाल संघीय लोकतान्त्रिक शासन व्यवस्थामा प्रवेश गरेपछि संविधानतः तीन तहको शासन व्यवस्थाको प्रावधान रहेको छ । गण्डकी प्रदेशका जिल्लाहरूमा संघ, प्रदेश र स्थानीय तहसंग समन्वय गर्दै तोकिए बमोजिम स्वास्थ्य सम्बन्धी गतिविधिहरू सञ्चालन तथा व्यवस्थापन गर्ने उद्देश्यले प्रदेश तहको स्वास्थ्य कार्यालय स्थापना गर्ने निर्णय भए बमोजिम स्वास्थ्य निर्देशनालय मातहतको कार्यालयको रूपमा गण्डकी प्रदेशका सबै जिल्लामा स्थापना भएका स्वास्थ्य कार्यालयहरू मध्येको एक स्वास्थ्य कार्यालय स्याङ्जा हो । यस जिल्लामा ५ नगरपालिका र ६ गाउँपालिका अन्तर्गत रहेका विभिन्न स्वास्थ्य संस्थाहरूले स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ । गण्डकी प्रदेशमा आधुनिक चिकित्सा, आयुर्वेद तथा वैकल्पिक चिकित्सा मार्फत प्रवर्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुर्नस्थापनात्मक सेवाका साथै स्वस्थ जीवनशैली परिवर्तनका

स्वास्थ्य प्रशासक




लागि स्वास्थ्य सेवा प्रवाह हुँदै आइरहेको छ । स्वास्थ्य सेवालाई नियमित रूपमा प्रवाह गर्नका लागि प्रदेश सरकार मातहतमा जिल्लामा स्वास्थ्य कार्यालय, जिल्लास्तरीय अस्पताल र आयुर्वेद स्वास्थ्य औषधालय/जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरू सञ्चालनमा रहेका छन् । त्यस्तै स्वास्थ्य कार्यालयको समन्वयमा जिल्लाका सबै स्थानीय स्तर मातहतमा आधारभूत अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्र, गाउँघर क्लिनिक र खोप क्लिनिकहरू सञ्चालनमा रहेका छन् । स्वास्थ्य कार्यालय विशेषतः स्वास्थ्य निर्देशनालय मातहत कार्यालयको रूपमा रही प्रदेश र स्थानीय तहसँग समन्वय, सहजीकरण, सहयोग एवं तोकिए बमोजिम प्रदेशको निर्देशानुसार कार्यसम्पादन गर्ने निकायको रूपमा रहेको छ ।

३. कार्यालयको काम, कर्तव्य र अधिकार :

यस कार्यालयका महत्वपूर्ण कार्यहरू साथै कर्तव्य र अधिकारलाई संक्षिप्त रूपमा प्रस्तुत गरिएको छ :

- जिल्ला स्तरमा आवश्यक पर्ने प्रर्वद्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक तथा पुर्नस्थापनात्मक स्वास्थ्य सेवाको व्यवस्थापन गर्ने ।
- स्वास्थ्य क्षेत्रमा आपतकालीन अवस्था, विपद् र माहामारी व्यवस्थापन, आकस्मिक स्वास्थ्य सेवा प्रवाह, आपतकालीन अवस्थाका लागि औषधी तथा औषधीजन्य सामग्रीको वफरस्टक व्यवस्थापन गर्ने ।
- प्रदेश अन्तर्गत स्वास्थ्य निर्देशनालय मातहत कार्यालयको रूपमा रही प्रदेश र स्थानीय तहसँग समन्वय, सहजीकरण, सहयोग एवं तोकिए बमोजिम प्रदेशको निर्देशन भए अनुसार कार्यान्वयन गर्ने ।
- कार्यक्षेत्र भित्रका जिल्लाहरू तथा स्थानीय स्वास्थ्य संस्थाहरूलाई आवश्यक पर्ने खोप, अत्यावश्यक तथा गुणस्तर एवं संवेदनशील औषधी तथा स्वास्थ्य सामग्रीहरू भण्डारण तथा वितरण योजना गर्ने ।
- जनस्वास्थ्य तथा भेक्टर सर्भिलेन्स र विपदमाहामारी व्यवस्थापन, सहजीकरण र समन्वयन गर्ने
- जनस्वास्थ्य अभियान संचालन तथा सहयोग, समन्वय र सहजीकरण गर्ने ।
- स्थानीय सरकार र स्वास्थ्य निकायहरू बिच समन्वय गर्ने ।
- एकीकृत स्वास्थ्य सुचना विश्लेषण र अध्ययन गरी सो अनुसार योजना बनाउने एवं स्थानीय तहमा सहजीकरण तथा पृष्ठपोषण गर्ने ।

- स्वास्थ्य सेवाको पहुँच, उपयोग वृद्धि गर्न आवश्यक योजना बनाउने, समन्वय तथा सहजीकरण गर्ने ।
- सरकारी, निजी, सहकारी द्वारा संचालित स्वास्थ्य संस्थाहरु, कर्मचारीहरुको सुपरिवेक्षण, अनुगमन, नियमन तथा गुणस्तर सम्बन्धी कार्य गर्ने ।
- संस्थागत तथा जनशक्तिको प्राविधिक क्षमता अभिवृद्धि गर्ने ।
- प्रादेशिक विशेष स्वास्थ्य एवं नियमित कार्यक्रमहरु क्षयरोग तथा कुष्ठरोग नियन्त्रण, परिवार नियोजन, मातृशिशु स्वास्थ्य, सामाजिक सुरक्षा, विमा, विशेषज्ञ स्वास्थ्य शिविर लगाएत पोषण, दादुरा खोप लगाएत अन्य विशेष कार्यक्रमहरुको संचालन, समन्वय र सहजीकरण गर्ने
- वातावरणीय स्वास्थ्य, खानेपानी, सरसफाई तथा पेशागत स्वास्थ्य प्रवर्धन एवं व्यवस्थापन कार्य गर्ने ।
- जनसंख्या व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।
- प्रदेश सरकारबाट तोकिएको कार्यहरु गर्ने ।
- बहुक्षेत्रीय पोषण समन्वय सहजीकरण सम्बन्धी कार्य गर्ने ।
- सरुवा तथा नसर्ने रोग नियन्त्रण तथा रोकथाम ।
- आन्तरिक आर्थिक र प्रशासनिक व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।
- जनस्वास्थ्य सम्बन्धी जिल्ला भित्रका कार्यक्रम संचालनको लागि प्रदेश तथा निर्देशनालयहरुमा समन्वय गर्ने ।
- निजी स्वास्थ्य संस्थाको नियमित अनुगमन तथा नियमनकारी भूमिका निर्वाह गर्ने ।




जनस्वास्थ्य प्रशासक



४. कार्यालयको कर्मचारीको संख्या र विवरण :

सि.न.	पद	श्रेणी/तह	सेवा	समुह	दरबन्दी	पदपुर्ति	रिक्त	कैफियत
१	ब/जनस्वास्थ्य प्रशासक	९/१० तह	स्वास्थ्य	हे.ई.	१	१	०	
२	जन स्वास्थ्य अधिकृत वा सो सरह	७/८ तह	स्वास्थ्य	हे.ई.	१	१	०	
३	तथ्यांक अधिकृत	७/८ तह	आ.यो.त.	तथ्यांक	१	१	०	
४	जन स्वास्थ्य अधिकृत	७ तह	स्वास्थ्य	हे.ई.		२		छात्रवृत्ति करार
५	हे.अ.वा सो सरह	५/६/७ तह	स्वास्थ्य	हे.ई.	३	२	१	
६	प.हे.न.	५/६/७ तह	स्वास्थ्य	क.न.	१	१	०	
७	ल्याब टेक्निसियन	५/६/७ तह	स्वास्थ्य	मे.ल्या.टे	१	१	०	
८	कोल्ड चेन	४/५/६ तह	स्वास्थ्य	हे.ई.	१	१	०	
९	अधिकृत	६ तह	प्रशासन	लेखा	१	१	०	
१०	अधिकृत	६ तह	प्रशासन	सा.प्र.	१	१	०	
११	का.स.	श्रेणीविहिन	प्रशासन	सा.प्र.	२	२	०	करार सेवा
१२	ह.स.चा.	श्रेणीविहिन	ईन्जि.	मे.ई.	१	१	०	करार सेवा
	जम्मा				१४	१५	१	

५. कार्यरत कर्मचारी नाम थर समेतको विवरण :

स्वास्थ्य कार्यालय स्याङ्जामा कार्यरत कर्मचारीको विवरण				
सि.न.	नाम	पद	ईमेल	सम्पर्क नम्बर
१	राम बहादुर नेपाली	ज.स्वा.प्राशसक	syangiadho@gmail.com	९८५६०५१२३२
२	विनोद प्रसाद भट्ट	तथ्यांकअधिकृत	binodbhatta512@gmail.com	९८५६३९१९३०
३	उमेश तमाङ	जन.स्वा.अ.	umeshktamang@gmail.com	९८५२८३३८८६
४	मित्र प्रसाद अर्याल	प.नि.सु.अ.	mitraprasadaryal@yahoo.com	९८५६०५६९०७
५	रामदेव साह	को.चे.नि.	ramdevsah052@gmail.com	९८६५३०३५०३
६	पृथ्वी लामिछाने	ल्या.टे.नि.	Prithvilamichhane031@gmail.com	९८४६०७०८६३
७	तोयनारायण ढकाल	अधिकृत	Narayadhakal751@gmail.com	९८५६०५२५९७
८	हरि प्रसाद मरासिनी	सा.लेखा अ.	Harimaeasini30@gmail.com	९८५६०५३२५०
९	मनिष कुमार महतो	क्ष.कु.सु.	dtlamkm@gmail.com	९८४५४७६८९५
१०	शुष्मा आचार्य	प.हे.न.	susmiacharya024@gmail.com	९८६९०८१०२४
११	यशोदा पौडेल	जन.स्वा.अ.	yashodapoudel631@gmail.com	९८४१५०८२०६
१२	सृष्टी लम्साल	जन.स्वा.अ.	shristilamsal123@gmail.com	९८६९९९५२२५
१३	शिव थापा	ह.स.च.		९८४६०७३८२१
१४	किरण जि.टी.	का.स.		९८४६००५१९१

(Signature)

(Signature)
जनस्वास्थ्य प्रशासक

१५	लक्ष्मी देवी शर्मा नेपाल	का.स.	९८६३४९८५५७
----	--------------------------	-------	------------

६. सेवा प्रदान गर्ने शाखा र कर्मचारी :

सि.न.	कर्मचारीको नाम	पद	शाखा तथा जिम्मेवारी
१	राम बहादुर नेपाली	ज.स्वा.प्राशसक	कार्यालय प्रमुख
२	बिनोद प्रसाद भट्ट	तथ्यांक अधिकृत	तथ्यांक व्यवस्थापन, eLMIS, eHMIS and Family Health Profile, MSS,
३	उमेश तमाङ	जन.स्वा.अ.	नसर्ने , MSS ,निजि स्वास्थ्य संस्था सम्बन्धी कार्यक्रम
४	मित्र प्रसाद अर्याल	प.नि.सु.अ.	परिवार नियोजन , पोषण, FCHV, PHC-ORC and, IMNCI
५	रामदेव साह	को.चे.नि.	कोल्डचेन व्यवस्थापन
६	पृथ्वी लामिछाने	ल्या.टे.नि.	प्रयोगशाला , माहामारी, खानेपानी परिक्षण, Malaria, Kalaazar र सर्पदंश सम्बन्धी कार्यक्रम , HIV AIDS, RRT
७	तोयनारायण ढकाल	अधिकृत	प्रशासन, स्टोर शाखा र eLMIS, PAMS
८	हरि प्रसाद मरासिनी	सा.लेखा अ.	आर्थिक प्रशासन शाखा
९	मनिष कुमार महतो	क्ष.कु.सु.	खोप , क्षयरोग, कुष्ठरोग
१०	शुष्मा आचार्य	प.हे.न.	सुरक्षित मातृ कार्यक्रम
११	यशोदा पौडेल	जन.स्वा.अ.	मानशिक स्वास्थ्य
१२	सृष्टी लम्साल	जन.स्वा.अ.	स्वास्थ्य शिक्षा
१३	शिव थापा	ह.स.च.	सवारी चालक
१४	किरण जि.टी.	का.स.	कार्यालयको सरसफाई, सुरक्षा र अन्य काममा सहयोग
१५	लक्ष्मी देवी शर्मा नेपाल	का.स.	कार्यालयको सरसफाई, सुरक्षा र अन्य काममा सहयोग

(Signature)

(Signature)
जनस्वास्थ्य प्रशासक



७. कार्यालय प्रदान गर्ने सेवा र प्राप्त लाग्ने दस्तुर र अवधि :



गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय
स्वास्थ्य कार्यालय स्याङ्जा

नागरिक बडापत्र (Citizen Charter)

सि. न.	सेवाको विवरण	सेवा प्राप्त गर्न लाग्ने		सेवा प्राप्त गर्दा पेश गर्नुपर्ने कागजातहरू	जिम्मेवारी कर्मचारी/फँट	गुनासो सुन्ने अधिकारी
		समय	शुल्क			
१	खोप सेसन संचालनको तोकिएका खोप केन्द्रबाट खोप सेवा संचालनका लागि राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत भ्याक्सिन वितरण	१ घण्टा		सम्बन्धित स्थानीय तहको प्रमाणीत माग फारम	खोप/कोल्डचेन	कार्यालय प्रमुख
२	स्वास्थ्य कार्यक्रम संचालनका लागि आवश्यक कमोडिटीज जस्तै परिवार नियोजनका साधन, भिटामिन ए, आईरन चक्री आदी वितरण	१ घण्टा		सम्बन्धित स्थानीय तहको प्रमाणीत माग फारम	सम्बन्धित फोकल व्यक्ति/स्टोर	कार्यालय प्रमुख
३	अत्यावश्यक औषधी तथा औषधी जन्य सामग्री र HMIS/LMIS तथा अन्य फारम वितरण	२ देखि ३ घण्टा		सम्बन्धित स्थानीय तहको प्रमाणीत माग फारम	सम्बन्धित फोकल व्यक्ति/स्टोर	कार्यालय प्रमुख
४	क्षयरोग, कुष्ठरोग, हात्तीपाईले, HIV/AIDS कार्यक्रम संग सम्बन्धित औषधी तथा सामग्री वितरण	१ घण्टा		सम्बन्धित स्थानीय तहको प्रमाणीत माग फारम	क्षयरोग, कुष्ठरोग तथा रोग नियन्त्रण	कार्यालय प्रमुख
५	माहामारी/विपतको समयमा आवश्यक पर्ने औषधी, सामग्री वा अन्य व्यवस्थापन कार्यका साथै रोगको संर्भिलेन्स गर्ने	१ घण्टा ३० मिनेट		स्थानीय तहको अनुरोध पत्र वा आधिकारिक सूचना	RRT फोकल पर्सन	कार्यालय प्रमुख
६	कार्यालयमा हुने गतिविधिहरूबारे सूचना उपलब्ध गराउने	१-२ घण्टा		सूचना माग गर्ने व्यक्ति वा निकायको	तथ्यांक, प्रशासन, लेखा वा सम्बन्धित फाँटहरू	कार्यालय प्रमुख
७	नर्सिङ होम स्वीकृति, नवीकरण तथा नियमन गर्ने	१५ दिन	संशोधित निर्देशिका २०७० अनुसारको दस्तुर	संस्था स्वकृतिका लागि पेश गर्नुपर्ने सम्बन्धित मापदण्ड उल्लेख भएका कागजातहरू	संस्था स्वकृति तथा नियमन गर्ने/प्रशासन	कार्यालय प्रमुख
८	क्षेत्रका २५ देखि २०० शैयाका अस्पताल, डेण्टल क्लिनिक, आँखा उपचार केन्द्र, रेडियो इमेजिङ लगाएतका निजी स्तरका स्वास्थ्य संस्थाको प्रस्तावको विस्तृत अध्ययन, अनुगमन गरि स्वास्थ्य निर्देशनालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा पेश गर्ने	१५ दिन	संशोधित निर्देशिका २०७० अनुसारको दस्तुर	स्वास्थ्य संस्था संचालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धी निर्देशिका २०७० (संशोधन सहित) मा भएका प्रावधान अनुसार कागज सहितको निवेदन	संस्था स्वकृति तथा नियमन गर्ने/प्रशासन	कार्यालय प्रमुख
९	परिवार नियोजन तथा सुरक्षित मातृत्व सम्बन्धी जानकारी	तुरुन्तै		मौखिक तथा लिखित अनुरोध	परिवार नियोजन तथा सुरक्षित मातृत्व कार्यक्रम	कार्यालय प्रमुख
१०	बालस्वास्थ्य तथा पोषण सम्बन्धी जानकारी	तुरुन्तै		मौखिक तथा लिखित अनुरोध	बालस्वास्थ्य तथा पोषण कार्यक्रम	कार्यालय प्रमुख
११	प्रयोगशाला सम्बन्धी जानकारी एवं खानेपानी परिक्षण तथा वातावरणीय परिक्षण	१ दिन		मौखिक तथा लिखित अनुरोध	प्रयोगशाला	कार्यालय प्रमुख
१२	जनस्वास्थ्य सेवा सम्बन्धी संघ, प्रदेश र स्थानीय तहमा समन्वय कार्य संग सम्बन्धित कार्य	१ घण्टा		मौखिक तथा लिखित अनुरोध	प्रशासन	कार्यालय प्रमुख


(Signature)

(Signature)

प्रमुख


८. कार्यालयबाट अहिले सम्म सम्पादित क्रियाकलाप विवरण :

- कार्यालयको व्यवस्थापन सम्बन्धी कामकाजहरू ।
- कार्यालयको आर्थिक तथा प्रशासनिक कामकाजहरू ।
- नियमित रूपमा कर्मचारीहरूको तलब भत्ता भुक्तानी गरेको ।
- वार्षिक तथा मासिक कार्ययोजना तयारी तथा कार्यसम्पादन समझौता कार्यान्वयन गरिएको ।
- आ.व.२०८१।०८२ को वार्षिक समिक्षा सम्पन्न भएको ।
- स्थानीयतहको नियमित मासिक बैठकमा डाटा भेरिफिकेशन र स्थलगत अनुशिक्षण ।
- स्वास्थ्य कार्यक्रमहरूको नियमित अनुगमन सुपरभिजन ।
- विधालय नर्स कार्यक्रम ।
- नियमित रूपमा सबै स्वास्थ्य संस्थामा भ्याक्सिन ढुवानी ।
- किशोरी लक्षित IFA कार्यक्रम संचालन भएको ।
- ११ वटै स्थानीयतहमा खोप कार्यक्रमको समिक्षा तथा सुक्ष्मयोजना अध्यावधिक गोष्ठी ।
- खोपकार्यकर्तालाई २ दिने रिफ्रेसर तालिम १ व्याच सम्पन्न भएको ।
- स्याङ्जा जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा कार्यक्रम ।
- क्षयरोग कार्यक्रमको वार्षिक समिक्षा कार्यक्रम ।
- स्वास्थ्यकर्मीहरूलाई सर्पदंश उपचार सम्बन्धी आधारभुत तालिम सम्पन्न ।
- जिल्ला खानेपान गुणस्तर निगरानी समिति बैठक ।
- खानेपान गुणस्तर निगरानी तथा समुदायमा Chlorination अभियान कार्यक्रम संचालन ।
- ३ वटा Birthing center मा Clinical Coaching Mentoring कार्यक्रम सम्पन्न ।
- पोषण समिक्षा
- परिवार नियोजन कार्यक्रमको FP Data Pro Orientation तालिम सम्पन्न ।
- सरोकारवालाहरूलाई BMS Act सम्बन्धी Orientation
- स्तनपान परामर्शदाताको लागि स्तनपान परामर्श सम्बन्धी तालिम २ व्याच सम्पन्न भएको ।
- क्षयरोग सम्बन्धी पुनर्ताजगी तालिम ।
- IMNCI कार्यक्रमको समिक्षा
- IMNCI समबन्धि तालिम ।
- STP/BHS तालिम २ व्याच ।




जनस्वास्थ्य प्रशासक

- ENT, ORAL सम्बन्धी प्राथमिक उपचार बारे अभिमुखिकरण कार्यक्रम २ व्याच ।
- औषधीहरूको Forecasting कार्यक्रम सम्पन्न भएको
- मानसिक स्वास्थ्य प्रवर्द्धन र आत्महत्या रोकथामको लागि सञ्चारकर्मीलाई सम्बेदनशील रिपोर्टिङ सम्बन्धी अभिमुखिकरण कार्यक्रम ।
- नर्सिङ कर्मचारीलाई STI सम्बन्धी तालिम ।
- ५ वर्ष मुनिको बालबालिकाको पोषण लेखाजोखा कार्यक्रम ।
- स्वास्थ्यकर्मीहरूलाई eHMIS/DHIS-2 सम्बन्धी तालिम ।
- X-Ray विधिबाट क्षयरोगको विरामीको खोजपड्ताल कार्यक्रम ९ स्थानमा सम्पन्न भएको ।
- नसर्नेरोग सम्बन्धि Screening कार्यक्रम ।
- आत्महत्या सम्बन्धी सचेतना कार्यक्रम ।
- विधालयमा स्वास्थ्य शिक्षा कार्यक्रम ।
- परिवार नियोजन कार्यक्रमको समिक्षा तथा सुदृढीकरण कार्यक्रम ।
- म.स्वा.स्वयं.से.लाई सम्मान कार्यक्रम ।
- म.स्वा.स्वयं.से.लाई आधारभुत तालिम संचालन ।
- MPDSR कार्यक्रम ।
- आधारभुत अस्पतालमा MSS ।
- MSS कार्यक्रमको समिक्षा ।
- संघ र प्रदेश संग समन्वय तथा मार्गनिर्देशन अनुसार कामकाज गरेको ।
- संघ र प्रदेशको तालिमा स्थानीयतह अन्तरगतका स्वास्थ्यकर्मी छनौट गरी पठाएको ।
- नियमित रुपमा स्वतःसुचना प्रकासन गरिएको ।




जनस्वास्थ्य प्रशासक

९. निर्णय गर्ने प्रक्रिया र अधिकार : कार्यालय प्रमुख


१०. निर्णय उपर उजुरी सुन्ने अधिकार : कार्यालय प्रमुख

११. कार्यालयको प्रमुख र सूचना अधिकारीको विवरण :

सि.न.	नाम, थर	पद	जिम्मेवारी	सम्पर्क नं.	कैफियत
१	राम बहादुर नेपाली	ज.स्वा.प्राशसक	कार्यालय प्रमुख	९८५६०५१२३२	
२	विनोद प्रसाद भट्ट	तथ्यांक अधिकृत	सूचना अधिकारी	९८५८३९१९३०	

१२. ऐन नियम कानूनको सूचि :

- नेपालको संविधान २०७२
- गण्डकी प्रदेश निजामती सेवा ऐन २०७९
- गण्डकी प्रदेश निजामती सेवा नियमावली २०७९
- जनस्वास्थ्य सेवा ऐन २०७५
- प्रदेश आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन २०७८
- प्रदेश खर्चको मापदण्ड २०७९
- कार्यक्रम संचालन मापदण्ड प्रदेश समानीकरण
- कार्यक्रम संचालन मापदण्ड संघीय शर्त




 जनस्वास्थ्य प्राशसक



१३. आम्दानी खर्च तथा आर्थिक कारोबार सम्बन्धी अधावधिक विवरण :

आ.व.२०८२।०८३ को अहिले सम्मको आर्थिक खर्च विवरण

सि.न.	कार्यक्रमको नाम	कुल रकम	खर्च रकम	प्रतिशत	कैफियत
१	चालु (प्रदेश जनस्वास्थ्य कार्यालय)	२८६६७०००	१९६१२५९५	६८.४२	
२	स्वास्थ्य व्यवस्थापन कार्यक्रम (संघ शर्सत)	१५४००००	७०९८२०	४६.०९	
३	आपाङ्गता रोकथाम तथा कुष्ठरोग नियन्त्रण कार्यक्रम (संघ शर्सत)	१०००००	८३५०	८.३५	
४	परिवार कल्याण कार्यक्रम (संघ शर्सत)	१४२४४०००	६४५७१६७	४५.३३	
५	उपचारात्मक कार्यक्रम (संघ शर्सत)	१५०००००	१११७६५२	७४.५१	
६	माहामारी रोग नियन्त्रण कार्यक्रम (संघ शर्सत)	६८९०००	२९१९५०	४२.३७	
७	क्षयरोग नियन्त्रण कार्यक्रम (संघ शर्सत)	६१५०००	४७६९००	७७.५४	
८	राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा संचार कार्यक्रम (संघ शर्सत)	३०००००	४१२००	१३.७३	
९	नर्सिङ तथा सामाजिक सुरक्षा सेवा कार्यक्रम	१७३३०००	८८८६४२	५१.२८	
१०	स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम	२३८७०००	१३८६३५१	५८.०८	
११	एड्स तथा यौनरोग नियन्त्रण कार्यक्रम	२१००००	१७२५५०	८२.१७	
	जम्मा	५१९८५०००	३११६३१७७	५९.९५	

१४. कार्यालयको वेबसाइटको विवरण :

➤ www.hosyangja.gandaki.gov.np

१५. कार्यालयमा परेको सुचना माग सम्बन्धी निवेदन र सो उपर दिएको विवरण : नरहेको

१६. कार्यालयको सुचना अन्यत्र प्रकाशन भएको वा हुने भए सो को विवरण :

➤ वार्षिक प्रतिवेदन र कार्यालयको Facebook Page वाट

(Handwritten signature)

(Handwritten signature)
 प्रमाणित गर्ने
 राम बहादुर नेपाली
 कार्यालय प्रमुख